



प्रोटेक्टिव माइक्रो इन्स्योरेन्स लिमिटेड
Protective Micro Insurance Limited

Quarterly Financial Results for (Fourth quarter), F.Y. 2082/83 B.S

	Unaudited	Audited
CONDENSED CONSOLIDATED STATEMENT OF FINANCIAL POSITION		
Particulars	At the end of this Quarter	At the end of Immediate Previous Year
Assets:		
Goodwill & Intangible Assets	12,390,698	12,719,262
Property and Equipment	29,842,779	32,605,963
Investment Properties	-	-
Deferred Tax Assets	9,837,673	4,684,160
Investment in Subsidiaries	-	-
Investment in Associates	-	-
Investments	556,608,151	564,111,378
Loans	-	-
Reinsurance Assets	202,055,851	141,450,683
Current Tax Assets	19,474,166	15,619,236
Insurance Receivables	-	-
Other Assets	15,865,715	2,510,096
Other Financial Assets	3,304,845	507,752
Cash and Cash Equivalent	148,246,967	14,312,824
Total Assets	997,626,846	788,521,355
Equity:		
Share Capital	525,000,000	525,000,000
Share Application Money Pending Allotment	-	-
Share Premium	-	-
Special Reserve	5,320,327	2,319,759
Catastrophe Reserves	532,033	231,976
Retained Earnings	(168,993)	(2,340,139)
Other Equity	5,213,525	4,684,160
Total Equity	535,896,892	529,895,757
Liabilities:		
Provisions	3,399,316	3,150,012
Gross Insurance Contract Liabilities	326,651,792	205,524,503
Deferred Tax Liabilities	-	-
Insurance Payable	85,264,051	35,301,684
Current Tax Liabilities	-	-
Borrowings	-	-
Other Liabilities	33,388,637	13,394,145
Other Financial Liabilities	13,026,156	1,255,254
Total Liabilities	461,729,954	258,625,598
Total Equity and Liabilities	997,626,846	788,521,355

CONDENSED CONSOLIDATED STATEMENT OF PROFIT OR LOSS For the Fourth quarter (32 nd Ashad, 2083)				
Particulars	Current Year		Corresponding Previous Year	
	This Quarter	Upto this Quarter (YTD)	This Quarter	Upto this Quarter (YTD)
Income:				
Gross Earned Premiums	93,947,726	311,300,837	87,243,168	186,900,788
Premiums Ceded	(56,190,710)	(189,325,973)	(60,037,894)	(130,196,410)
Net Earned Premiums	37,757,016	121,974,865	27,205,274	56,704,378
Commission Income	9,132,204	26,062,698	7,185,885	22,886,955
Other Direct Income	-	-	1,112,020	1,112,020
Income from Investments and Loans	5,866,663	35,835,730	11,268,314	45,220,909
Net Gain/(Loss) on Fair Value Changes	(4,658,510)	(15,260,034)	(2,172,352)	(2,172,352)
Net Realised Gains/(Losses)	-	15,841,822	52,144	1,920,530
Other Income	3,868	23,761	(386,854)	(56,694)
Total Income	48,101,241	184,478,840	44,264,432	125,615,746
Expenses:				
Gross Claims Paid	20,487,445	79,316,857	22,973,219	53,436,109
Claims Ceded	(13,586,898)	(53,627,482)	(16,902,329)	(40,758,713)
Gross Change in Contract Liabilities	(11,635,998)	57,211,805	12,655,778	22,705,587
Change in Contract Liabilities Ceded to Reinsurers	11,871,081	(28,999,455)	(8,197,744)	(14,736,564)
Net Claims Incurred	7,135,630	53,901,726	10,528,923	20,646,419
Commission Expenses	524,176	1,255,522	415,817	865,121
Service Fees	198,950	771,423	133,363	439,124
Other Direct expenses	(97,140)	984,370	1,970,292	2,130,320
Employee Benefits Expenses	15,403,502	58,681,289	12,765,817	47,385,868
Depreciation and Amortization Expenses	1,987,693	7,709,066	8,584,747	13,486,761
Impairment Losses	-	-	-	-
Other Operating Expenses	13,894,014	45,118,914	6,930,386	32,349,980
Finance Cost	159,081	742,723	2,174,997	2,980,157
Total Expenses	39,205,906	169,165,033	43,504,341	120,283,751
Net Profit/(Loss) For The Year Before Share of Net Profits of Associates Accounted for Using Equity Method and Tax	8,895,335	15,313,807	760,090	5,331,995
Share of Net Profit of Associates accounted using Equity Method	-	-	-	-
Profit Before Tax	8,895,335	15,313,807	760,090	5,331,995
Income Tax Expenses	7,387,129	9,312,671	2,685,265	4,056,837
Net Profit/(Loss) For The Year	1,508,206	6,001,136	(1,925,175)	1,275,158
Earning Per Share				
Basic EPS	0.38	1.52	(0.37)	0.24
Diluted EPS	0.38	1.52	(0.37)	0.24

CONDENSED CONSOLIDATED STATEMENT OF OTHER COMPREHENSIVE INCOME				
Particulars	Current Year		Corresponding Previous Year	
	This Quarter	Upto this Quarter (YTD)	This Quarter	Upto this Quarter (YTD)
Net Profit/(Loss) For The Year	1,508,206	6,001,136	(1,925,175)	1,275,158
Other Comprehensive Income	-	-	-	-
Total Comprehensive Income	1,508,206	6,001,136	(1,925,175)	1,275,158

धनगढी ०३, कैलाली, सुदुरपश्चिम प्रदेश, नेपाल
फोन नं. ०९१-५९०७०७, ०१-५९१६७९०
इमेल: info@protectivemicro.com, वेबसाईट: www.protectivemicro.com

OTHER DETAILS For the Fourth Quarter (32 nd Ashad 2083)		
Particulars	Current Year	Previous Year
	Upto this Quarter (YTD)	Upto this Quarter (YTD)
1. Total Issued Policy Count (Only for Non Life and Non Micro Life)	151,191	103,993
2. Total Renewed Policy Count (Only for Non Life and Non Micro Life)	5,352	2,232.00
3. Total Claims Paid Count	670	530
4. Outstanding Claims Count	964	219
5. Gross Outstanding Claim including IBNR and IBNER	76,557,779	34,478,472
6. Net Outstanding Claim including IBNR and IBNER	28,573,366	9,673,174
7. Margin Over Best Estimate	421,612	143,136
8. Unearned Premium Reserve(Amount)	201,707,173	43,912,406
9. Unexpired Risk Reserve(Amount)	-	-
10. Earthquake Premium Reserve(Amount)	-	-
11. Long Term Investments (Amount)	443,394,187	481,000,000
12. Short Term Investments (Amount)	130,500,000	30,000,000
13. Direct Premium (Amount)	349,678,262	175,711,534
14. Investment in cost (Amount)	573,894,187	563,965,028
15. Solvency Margin Ratio	1.55	1.83

- Note:**
- The detailed Interim Financial Report has been published in the company's websites at www.protectivemicro.com
 - Figures presented above are unaudited figures and might be changed after actuarial report/statutory audit.
 - Above Financials are prepared as per Nepal Financial Reporting Standards(NFRS).
- Disclosure as per Section 84(3) of Insurance Act, 2079**
- The solvency ratio of the company, as calculated for the fiscal year 2081/82, stands at 1.55.
 - The risk exposure is mitigated by choosing globally highly trusted reinsurance companies for reinsurance placement. And all its risk are well covered. Premium ceded to the reinsurance is in accordance with the terms of programs agreed based on the risks written by the insurance companies. Recoveries from reinsurers on claims are based on the cession made in respect of each risk and is estimated in a manner consistent with the outstanding claims provision made for loss.
 - There are not any legal proceedings of the company.
 - The expenses ratio of the company is within the prescribed limit by Nepal Insurane Authority.
 - Company complies with the Corporate governance Directive issued by Nepal Insurance Authority.

प्रोटेक्टिव माइक्रो इन्स्योरेन्स लि. को सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण :	
खिवरण सार्वजनिक गरेको अवधि : २०८३/०१/०१ देखि २०८३/०३/३२ सम्म	
१. निकायको स्वरूप र प्रकृति:	कम्पनी ऐन, २०६३, बमोजिम स्थापना भई बीमा ऐन, २०७९, बमोजिम इजाजतपत्र प्राप्त लघु निर्जीवन बीमा कम्पनी हो ।
२. निकायको काम कर्तव्य र अधिकार:	बीमा ऐन, २०७९, कम्पनी ऐन, २०६३, लघु बीमा निर्देशिका, २०७९, कम्पनीको प्रवन्धपत्र तथा नियमावली, प्रचलित कानुन, नियम तथा निर्देशिकाहरूको अधिनमा रहि लघु निर्जीवन बीमा व्यवसाय गर्ने ।
३. निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण:	आव. २०८२/०८३ को असार मसान्तसम्ममा यस कम्पनीमा कार्यरत कर्मचारीहरूको संख्या १०८ जना रहेको छ । विभिन्न विभागहरू गठन गरी कम्पनीले लोकेको कार्य विभिन्न पदमा कार्यरत कर्मचारी मार्फत भई रहेको छ । व्यवस्थापन तह तथा विभागीय प्रमुखहरूको नामावली कम्पनीको वेबसाइट www.protectivemicro.com मा उपलब्ध छ ।
४. निकायबाट प्रदान गरिने सेवा:	बीमा ऐन, २०७९, बमोजिम लघु निर्जीवन बीमा कम्पनीले प्रदान गर्न सक्ने सम्पूर्ण बीमा सेवाहरू ।
५. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी:	मिति २०८२/०८३ को असार ३२ गतेसम्म यस कम्पनीको प्रधान कार्यालय धनगढी ०३, कैलाली र देशभर विभिन्न स्थान गरी जम्मा ४१ स्थानबाट लघु निर्जीवन बीमा सेवा प्रदान गरिदै आएको छ । सेवा प्रदान गर्ने शाखा, उप-शाखा तथा जिम्मेवार अधिकारीहरूको विवरण कम्पनीको वेबसाइट www.protectivemicro.com मा रहेको छ ।
६. सेवा प्रदान गर्ने लाम्बे दस्तुर र अवधि:	दस्तुरका सम्बन्धमा नेपाल बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१, बीमा प्राधिकरणले लोकेको दर तथा कम्पनीको व्यवस्थापनबाट निर्धारण गरे बमोजिम रहेको छ र अवधिको हकमा बीमालेख तथा ग्राहकको आवश्यकता अनुसार ।
७. निर्णय गर्ने प्रकृषा र अधिकारी:	विषय बस्तुको प्रकृति हेरी प्रवन्धक, विभागीय प्रमुख, विभिन्न समिति, प्रमुख कार्यकारी अधिकृत र संचालक समितिले निर्णय गर्नेछ ।
८. निर्णय उपर उजुरी सुन्ने अधिकारी:	ग्राहकको गुनासो सुन्न तथा उजुरी गर्नको लागि विषय बस्तुको प्रकृतिको आधारमा कम्पनी सचिव राजेन्द्र प्रसाद पाठकलाई उजुरी सुन्ने अधिकारीको रूपमा तोकिएको छ ।
९. सम्पादन गरेको कामको विवरण:	हाल नेपाल बीमा प्राधिकरणबाट स्वीकृत लघु निर्जीवन बीमालेख मात्र बिक्रि बितरण भई रहेको छ ।
१०. सूचना अधिकारी र प्रमुखको नाम र पद:	कार्यालय प्रमुखको नाम : श्री अभिम डंगोल, निमित्त प्रमुख कार्यकारी अधिकृत, सूचना अधिकारीको नाम : श्री राजेन्द्र प्रसाद पाठक, अधिकृत ।
११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची:	बीमा ऐन, २०७९, कम्पनी ऐन, २०६३, सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४, आयकर ऐन, २०५८, श्रम ऐन, २०६४, बोनस ऐन, २०३०, मुल्य अभिवृद्धि कर ऐन, २०५२, सो ऐन अन्तर्गत बनेका नियम, विनियम, बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८०, सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तिय लगानी निवारण सम्बन्धी निर्देशिका, २०८२, लघु बीमा निर्देशिका, २०७९, तथा नेपाल बीमा प्राधिकरणबाट जारी गरिएका निर्देशिका, परिपत्रहरू ।
१२. आम्दानी खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण:	कम्पनीको आम्दानी खर्च, तथा आर्थिक कारोबार सम्बन्धी त्रैमासिक अद्यावधिक विवरणहरू राष्ट्रिय स्तरको पत्रपत्रिकामा प्रकाशित गरिएको छ र यस कम्पनीको वेबसाइट www.protectivemicro.com मा समेत रहेको छ ।
१३. तोकिए बमोजिमका अन्य विवरण:	नभएको ।
१४. अघिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना संचालन गरेको भएमा सो को विवरण:	कर्मचारीहरूको तालिम, आदी ।
१५. निकायको वेबसाइट भए सो को विवरण:	www.protectivemicro.com
१६. निकायले प्राप्त गरेको वैदेशिक सहयोग, ऋण, अनुदान, प्राविधिक सहयोग र सम्पत्ति सम्बन्धी विवरण:	नभएको
१७. सार्वजनिक निकायले संचालन गरेको कार्यक्रम र सो को प्रतिवेदन:	त्रैमासिक आर्थिक विवरणहरू राष्ट्रिय स्तरको पत्रपत्रिकामा प्रकाशित गरिएको तथा कम्पनीको वेबसाइटमा समेत राखिएको छ ।